



इनरुवा नगरपालिका  
नगर कार्यपालिकाको कार्यालय  
इनरुवा सुनसरी, १ नं. प्रदेश, नेपाल

**सवारी साधनको शिलबन्दी प्रस्ताव आह्वान गरिएको सूचना**  
(प्रथम पटक प्रकाशित मिति: २०७७।०९।२८)

यस कार्यालयको चालु आ.व. २०७७।०७।८ को लागि "उत्पादक वा अधिकृत बिक्रेताद्वारा निर्धारित दरमा (क्याटलग सपिङ्ग) खरिद गर्ने कार्यविधि, २०७४" बमोजिम सवारी साधनहरू खरिद गर्नुपर्ने भएकोले ईच्छुक उत्पादक कम्पनी वा आधिकारिक बिक्रेताहरूले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र कार्यालय समयमा निम्न शर्तहरूको अधिनमा रही प्रस्ताव दर्ता गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ।

**तपशिल:**

- ईच्छुक इजाजत प्राप्त उत्पादक कम्पनी वा त्यसको आधिकारिक बिक्रेताहरूले आ-आफ्नो फर्म दर्ता, भ्याट दर्ता, एजेन्सी दर्ता प्रमाणपत्र, Letter of Authorization र आ.व. २०७६।०७।७ को आयकर चुक्ता प्रमाणपत्रहरूको प्रतिलिपीहरू समावेश गरि शिलबन्दी प्रस्ताव यस कार्यालयमा दर्ता गर्न सकिनेछ।
- यो सूचना प्रकाशित (२०७७।०९।२८ मा प्रकाशित) भएको मितिले ७ औं दिनसम्ममा कार्यालय समयभित्र तल उल्लेखित सवारी साधन बिक्री गर्न चाहने उत्पादक कम्पनी वा त्यसको अधिकृत/आधिकारिक बिक्रेताले उत्पादनको आधिकारिक स्पेशिफिकेशन, गुणस्तर, मूल्य र सुविधा सहितको विवरण (क्याटलग वा ब्रोसर) संलग्न राखी यस कार्यालयमा शिलबन्दी सहितको प्रस्ताव दर्ता गरिसक्नु पर्नेछ। सो दिन सार्वजनिक विदा परेमा सम्पूर्ण कार्यहरू सो को भालिपल्ट हुनेछ।
- शिलबन्दी प्रस्ताव पेश गर्दा प्रस्तावदाताको ग्राह्यता सम्बन्धि आधार प्रमाणित गर्ने सम्पूर्ण कागजातहरूको नोटरी प्रमाणित प्रतिलिपी समेत अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
- शिलबन्दी प्रस्ताव राखिएको खाम बाहिर "कार्यालयको नाम र SQ-१/Goods/०७७-०७८ (वारुण यन्त्र) र SQ-२/Goods/०७७-०७८ (सव बहान) लेखि शिलबन्दी गरिएको हुनुपर्नेछ।
- यसरी दर्ता हुन आएका शिलबन्दी प्रस्ताव ७ औं दिनको सोहि दिन कार्यालयको प्रतिनिधिहरू र प्रस्तावदाताहरूको रोहवरमा खोलिनेछ। प्रस्तावदाताहरू अनुपस्थित रहेमा पनि प्रस्ताव खोल्न बाधा पर्ने छैन।
- शिलबन्दी प्रस्ताव पेश गर्नेले धरौटी रकम वापत रकम जम्मा गर्नु पर्ने छैन।
- शिलबन्दी प्रस्ताव स्वीकृत भएपछि कम्तीमा तीन दिन र बढिमा पाँच दिनको समय अवधि दिई लिखित रूपमा शिलबन्दी आर्थिक प्रस्ताव (तोकिएको मूल्य र सुविधा मध्ये मूल्यमा छुट वा सुविधामा थप हुन सक्ने विवरण) माग गरिनेछ।
- न्यूनतम मूल्याङ्कित सारभूत रूपमा प्रभावग्राही स्वीकृत प्रस्तावदाताले खरिद सम्झौता गर्दा कबोल गरेको अड्कको सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ११० बमोजिम हुने गरी धरौटी रकम वा नगद जम्मा गरेको सक्कलै बैंक भौचर वा यस कार्यालयको नाममा मान्यता प्राप्त बैंकले जारी गरेका कार्य सम्पादन जमानत वापत पेश गरी स्वीकृत भएको ३ (तीन) दिन भित्र सम्झौताको लागि कार्यालयमा उपस्थित हुनुपर्नेछ।
- कबोल रकम उल्लेख गर्दा तोकिए बमोजिम लेख्नुपर्नेछ। अड्क र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिईनेछ।
- शिलबन्दी प्रस्तावमा उल्लेखित परिमाणको सवारी साधनहरू आपूर्ति गर्ने प्रयोजनार्थ: नगर कार्यपालिकाको कार्यालय, इनरुवा, सुनसरी सम्म वा सम्झौता अनुसार ल्याउनुपर्नेछ।
- कुनै शर्त राखी पेश गरिएको शिलबन्दी प्रस्ताव स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार कार्यालयमा सुरक्षित रहनेछ।
- सूचनाको शर्त विपरित भएको, कार्यालयबाट उपलब्ध गराएको स्पेशिफिकेशनमा कुनै थपघट गरिएको, रीत नपुगेको, म्याद नाघी पेश हुन आएको प्रस्ताव उपर कुनै कारवाही गरिने छैन।
- सूचनामा उल्लेख भएकोमा सोही बमोजिम र अन्यको हकमा सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ बमोजिम हुनेछ।
- थप बुझ्नु परेमा फोन नं. ९८५२०५४४५१/९८४१८०५०९६ मा सम्पर्क राख्न सक्नु हुनेछ।
- उल्लेखित सूचनामा आवश्यक कुराहरू संशोधन गर्नुपर्ने भएमा कार्यालयको सूचना पाटीमा टाँस गरिनेछ।

**आपूर्ति गर्नु पर्ने सामानको विवरण:-**

ठेक्का नं.	कामको विवरण	स्पेशिफिकेशन	संख्या	कै.
SQ-१/Goods/०७७-०७८	सवारी साधन- वारुण यन्त्र	स्पेशिफिकेशनको लागि कार्यालयमा सम्पर्क गर्नु पर्नेछ।	१	
SQ-२/Goods/०७७-०७८	सवारी साधन- सव बहान		१	